

FOUNDATION OF THE FAITH - विश्वासका जगहरु

SESSION 1: The Authority of the Bible and the Doctrine of the Trinity बाइबलको अधिकार र त्रिएकको सिद्धान्त

INTRODUCTION परिचय

The purpose of these classes is to strengthen Christians in the faith. We are going to be studying the Word of God together and we believe that your life will be changed as a result. We will be laying a doctrinal foundation for Christian growth and maturity. The things we will be dealing with are essential to the Christian faith. यी कक्षाहरुको उद्देश्य चाहिँ ईसाइहरुलाई विश्वासमा बलियो पार्नु हो । हामी संगै परमेश्वरको अध्ययन गर्नेछौं र हामी विश्वास गर्दछौं कि यसको नतिजा स्वरुप तपाईंको जीवन परिवर्तन हुनेछ । हामी ईसाई वृद्धि र परिपक्वताको लागि सैदान्तिक जगहरु बसाल्नेछौं । जुन कुराहरु हामी यहाँ सिकाउँदछौं ती ख्रीष्टियान विश्वासको लागि अति महत्वपूर्ण छन् ।

Whatever God says in His Word is right, whether it has to do with marriage, the home, or business; His Word is right. Now whatever your final authority is in life, that is your god. People many times have good ideas, but what is really important is: What does God say? Because God is never wrong. On any given subject, whatever your final authority is, that is your god on the subject. परमेश्वरको आफ्नो वचनमा जे-जे भन्नुहुन्छ, ती सबै सत्य छन् चाहे त्यो विवाहको सम्बन्धमा होस् वा घरको सम्बन्धमा होस् वा व्यापारको सम्बन्धमा किन नहोस् । उहाँको वचन सत्य छ । तपाईंको जीवनको कुनै पनि कुरामा जुन कुराले अधिकार गर्छ त्यही नै तपाईंको ईश्वर हो । धेरै पटक मानिसहरुसँग असल विचारहरु हुन्छन् तर साँच्चिकै महत्वपूर्ण कुरा चाहिँ परमेश्वरले के भन्नुहुन्छ भन्ने कुरा हो । किनकि परमेश्वर कहिल्यै गल्ती ठहरिनुहुन्न । तपाईंको जीवनको कुनै पनि विषयमा जुन कुराले अन्तिम निर्णय वा अधिकार जमाउँछ, त्यही नै त्यो विषयको ईश्वर हो ।

As Christians, the Bible must be our final authority on everything. It is our rule and guide for living. God gives instructions concerning all areas of our life. This is God's revelation to man. This is God's will revealed to us. एक ख्रीष्टियान भएको नाताले हाम्रो सबै कुराहरुमा बाइबल नै अन्तिम अधिकार हुनु पर्दछ । यो हाम्रो जीवनयापनको लागि नियम र निर्देशन हो । परमेश्वरले हाम्रो जीवनको सबै क्षेत्रहरुमा निर्देशन दिनुहुन्छ । यो मानव प्रति परमेश्वरको प्रकाश हो । यो हामी प्रति प्रकटित परमेश्वरको ईच्छा हो ।

The word Bible means book. It contains sixty-six separate books of various literary forms, such as letters, history, narrative, epic poetry, song lyrics, and apocalypse, but all with one theme. God compiled this book over a period of 1500 years, from 1400 B.C. to A.D. 100. Its forty authors included shepherds, fishermen, warriors, priests, prophets, kings, a physician, a scholar, and a cupbearer. Such a diverse literature of truth affecting every generation of every culture, nation, and tribe could only be put together by the hand of God. बाइबलका शब्दको अर्थ चाहिँ किताब हो । यसमा छैसठ्ठी वटा छुटा-छुट्टै साहित्यिक विधाका पुस्तकहरु छन् जस्तै, पत्रहरु, एतिहासिक, कथा, कविता, महाकाव्य, गीत, तर सबैको आशय एउटै छ । परमेश्वरले बी. सी. (B.C) १४०० देखि ए. डी (A.D) १०० सम्म १५०० वर्षको समय अवधिमा यस पुस्तक संग्रह गर्नुभयो । यसको लेखकहरु गोठाला, मछुवाहरु, योद्धाहरु,

पुजाहारीहरु, अगमवक्ताहरु, राजाहरु, वैधहरु, विद्वान र दाखमद्य टकाउने व्यक्तिहरु थिए । हरेक पुस्ताका जाति, संस्कृति, राष्ट्रलाई प्रभाव पार्ने यस प्रकारका विविध साहित्यका विधाहरु केवल परमेश्वरकै बाहुलीद्वारा नै एकत्रित पार्नुभएको हो ।

LESSON OUTLINE - पाठका मुख्य बुँदाहरु :

I. THE BIBLE IS GOD'S INFALLIBLE WORD. बाइबल चाहिँ परमेश्वरको अचुक वचन हो ।

• “All Scripture is God breathed and is useful for teaching, rebuking, correcting and training in righteousness, so that the man of God may be thoroughly equipped for every good work” (2 Timothy 3:16-17). “सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ति दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्” (२तिमोथी ३:१६-१७)

A. The Bible is inspired by God. क. बाइबल परमेश्वरबाट प्रेरित भएको हो ।

1. The words of the Bible, in both Old and New Testaments, come from God.
(2 Peter 1:20-21)

१. दुवै पुरानो करारको र नयाँ करारको बाइबलको वचन, परमेश्वरबाट आएको हो
(२ पत्रुस १ : २०-२१)

2. The Bible is true because it comes from God (Psalms 19:8).

२. बाइबल सत्य छ, किनकि यो परमेश्वरबाट आएको हो (भजनसंग्रह १९ : ८) ।

B. The Bible is our rule and guide for living. ख. बाइबल हाम्रो जीवन जीयाइको लागि नियम र निर्देशन हो ।

1. It is the owner's manual on how to live and enjoy life.

१. यो चाहिँ कसरी जिउने र कसरी जीवनमा आनन्द मनाउने भनी मालिकद्वारा दिएको जानकारी मूलक पुस्तक हो ।

2. In the words to Timothy above, Paul says that the Bible is useful.

२. तिमोथीलाई लेखेको माथिको खण्डमा पावलले बाइबल उपयोगी छ, भनी बताएको छ ।

3. Because the Bible is God's Word, it must be our highest authority on all subjects.

३. बाइबल परमेश्वरको वचन भएको कारणले हाम्रो जीवनको क्षेत्रमा यो हाम्रो उच्च अधिकारी हुनुपर्दछ ।

C. The Bible is a book of God's thoughts (Isaiah 55:7-11).

ग. बाइबल परमेश्वरको विचार भएको पुस्तक हो (यशैया ५५ : ७-११) ।

1. God and His Word are one (John 1:1). १. परमेश्वर र उहाँको वचन एकै हो (यूहन्ना १ : १) ।

2. God does not change, nor does His Word (1 Peter 1:24-25; Psalms 33:10-11).
२. परमेश्वर बदल्नुहुन्न नता उहाँको वचन नै (१ पत्रुस १ : २४-२५, भजनसंग्रह ३३ : १०-११) ।

3. The Scripture, as God's written Word, is perfect (Psalms 12:6).

३. धर्मशास्त्र परमेश्वरको लिखित वचन भएको कारणले यो सिद्ध छ (भजनसंग्रह १२ : ६) ।

4. God's Word offers solutions for all of life's problems.

४. परमेश्वरको वचनले जीवनको हरेक समस्यामा समधान प्रदान गर्दछ ।

D. God's Word has power. - घ. परमेश्वरको वचनमा शक्ति छ ।

1. It causes spiritual growth (1 Peter 2:2).
१. यसले आत्मिक वृद्धि ल्याउँछ (१ पत्रुस २ : २)
2. It makes us disciples of Jesus and makes us free when we know it (John 8:31-32).
२. यसले हामीलाई येशूको चेला बनाउँदछ र यसलाई जानेपछि यसले हामीलाई स्वतन्त्र तुल्याउँदछ (यूहन्ना ८:३१-३२)
3. It produces faith (Romans 10:17). ३. यसले विश्वास उत्पन्न गराउँदछ (रोमी १० : १७) ।
4. It changes our thinking and causes a transformation in our lives (Romans 12:1-2).
४. यसले हाम्रो विचारलाई बदल्दछ र हाम्रो जीवनमा परिवर्तन ल्याउँदछ (रोमी १२ : १-२) ।

E. God's Word supplies everything we need for spiritual life and development as a Christian (Matthew 4:4).

ड. परमेश्वरको वचनले हाम्रो आत्मिक जीवनमा चाहिने कुराहरु ईसाइको रुपमा वृद्धि वा विकास हुनको लागि चाहिने कुराहरु प्रदान गर्दछ ।

1. God's Word contains promises for everything we need (2 Peter 1:3-4).
१. परमेश्वरको वचनमा हाम्रो हरेक खाँचोहरुको लागि प्रतिज्ञाहरु छ ।
2. God speaks to us through His Word. He also works in our hearts and minds through His Word (1 Thessalonians 2:13).
२. परमेश्वर हामीसँग आफ्नो वचनद्वारा बोल्नुहुन्छ । वचनद्वारा नै उहाँले हाम्रो मनमा र हृदयमा काम गर्नुहुन्छ (१ थेसालोनिकी २ : १३) ।

II. THE TRINITY: ONE GOD REVEALED IN THREE PERSONALITIES

II त्रिएक : एउटै परमेश्वर तीन व्यक्तित्वमा प्रकटित

A. Christians believe in one God. क. ईसाइहरुले एउटै परमेश्वरमा विश्वास गर्दछन् ।

1. "Hear, O Israel: The Lord our God, the Lord is one." (Deuteronomy 6:4; Isaiah 43:10-11; 44:8) १. "सुन हे इस्राएल, परमप्रभु हाम्रा परमेश्वर, एउटै परमप्रभु हुनुहुन्छ" (व्यवस्था ६ : ४ यशैया ४३ : ११, ४४ : ८)
2. The Bible declares that there is one true God. All other gods and idols are deceptions of Satan. २. बाइबलले एउटै मात्र सत्य परमेश्वर हुनुहुन्छ भनी घोषणा गर्दछ । अरु सबै देवताहरु र मूर्तिहरु चाहिँ शैतानबाटको धोका वा छल हो ।

B. The one God expresses himself in three distinct persons.

ख. एउटै परमेश्वरले आफैलाई तीन फरक व्यक्तिको रुपमा प्रकट गर्नुहुन्छ ।

1. At the time of creation God said, "Let us" (Genesis 1:26)
१. सृष्टिको समयमा परमेश्वरले भन्नुभयो "हामी" (उत्पत्ति १ : २६)
2. God refers to Himself in the plural at other times (Genesis 11:6-7; Isaiah 6:8).
२. परमेश्वरले आफूलाई अरु समयमा बहुवचनको रुपमा प्रकट गर्नुभएको छ (उत्पत्ति ११ : ७, यशैया ६ : ८)
3. The Trinity includes (Matthew 28:19): ३. त्रिएकमा समावेश (मत्ती २८ : १९)
 - a. God the Father क. पिता परमेश्वर
 - b. God the Son ख. पुत्र परमेश्वर

आ God the Holy Spirit ग. पवित्र आत्मा परमेश्वर

4. When Jesus was baptized, the Holy Spirit descended on him in bodily form like a dove. At the same time, a voice came from heaven saying: "You are my Son, whom I love; with you I am well pleased" (Luke 3:22).

४. जब येशूले बप्टिस्मा लिनुभयो, पवित्र आत्मा ढुङ्गुरको रूपमा उहाँ माथि ओर्लनुभयो । त्यही घडीमा स्वर्गबाट यस्तो आवाज आयो "तिमी मेरो प्रिया पुत्र हौ, जसलाई म प्रेम गर्दछु र जससँग म अति प्रसन्न छु" (लूका ३:२२) ।

At this moment, all three personalities were present and distinct. (2 Corinthians 13:14) यति खेरा तीनै व्यक्तित्वहरु फरक प्रकारले प्रकट हुनुभयो । (२ कोरिन्थी १३ : १४)

C.The Bible refers to each of the three as God.

ग. बाइबलले तीनै जनलाई परमेश्वरको रूपमा देखाएको छ ।

1. Jesus is called God (John 1:1, 14; 14:6-11; Isaiah 9:6).

१. येशूलाई परमेश्वर भनेर भनिएको छ (यूहन्ना १ : १, १४, १४ : ७-११, यशैया ९ : ६) ।

2. The Holy Spirit is called God (Acts 5:3-4). Three distinct personalities and roles constitute one Godhead.

२. पवित्र आत्मालाई परमेश्वर भनिएको छ (प्रेरित ५ : ३-४) । तीनै फरक व्यक्तित्वहरु भूमिकाहरु एउटै ईसात्व मुनि रहन्छ ।

•The Bible affirms this teaching without explaining the details or the reasons.

बाइबलले यस शिक्षा वा विषयलाई विस्तृत व्याख्या वा कारण विना पक्का गरिएको छ

GROUP DISCUSSION - सामूहिक छलफल

1. According to the following verses, how can God's Word help you grow spiritually?

१. तलका पदहरु अनुसार वचनले कसरी तपाईंलाई आत्मिक रूपमा वृद्धि हुन सहायता गर्दछ ?

a. Ephesians 6:11, 17 क. एफिसी ६ : ११, १७

b. 1 Peter 2:2; Hebrews 5:12-14 ख. १ पत्रुस २ : २, हिब्रु ५ : १२-१४

c. Psalms 119:105, 130 ग. भजनसंग्रह ११९ : १०५, १३०

d. James 1:23-25 घ. याकूब १ : २३-२५

2. What does each of the following Scriptures tell us about Jesus' equality with God? २. तलका पदहरुले कसरी येशू परमेश्वर समान हुनुहुन्छ भनी बताउँदछ ?

a. Matthew 1:20-23 क. मत्ती १ : २०-२३

b. John 1:1-5, 14 ख. यूहन्ना १ : १-५, १४

c. Philippians 2:5-11 ग. फिलिप्पी २ : ५-११

3. Pray for each other. Thank God for His Word. Ask Him to help each of you grow in godly wisdom through His Word. ३. एक अर्काको लागि प्रार्थना गर्नुहोस् । उहाँको वचनको लागि धन्यवाद दिनुहोस् । उहाँको वचनद्वारा ईश्वरीय बुद्धिमा बढ्नको लागि सहायता माग्नुहोस् ।

SELF-STUDY - स्व : अध्ययन

1. Memorize 2 Timothy 3:16-17. १. २ तिमोथी ३ : १६-१७ पदलाई कण्ठस्थ पार्नुहोस् ।
2. What did the Old Testament writers believe about God and His Word?
२. पुरानो करारको लेखकहरूले परमेश्वरको र उहाँको वचनको बारेमा के विश्वास गर्‍यो ?
 - a. Numbers 23:19; Psalms 33:4 क. गन्ती २३ : १९, भजनसंग्रह ३३ : ४
 - b. Deuteronomy 4:2-8 ख. व्यवस्था ४ : २-८
 - c. Proverbs 30:5-6 ग. हितोपदेश ३० : ५-६
3. What did Jesus believe about His own teaching and the later teaching of His disciples, through the Holy Spirit?
३. येशूले आफ्नै शिक्षाको विषयमा र पवित्र आत्माद्वारा आफ्नो चेलाहरूले दिने शिक्षाको विषयमा के विश्वास गर्‍यो ?
 - a. John 8:25-30 क. यूहन्ना ८ : २५-३०
 - b. John 16:13-15 ख. यूहन्ना १६ : १३-१५
4. What did the New Testament writers believe about God, His Word, and their own writings?
४. नयाँ करारको लेखकहरूले परमेश्वर उहाँको वचन र आफैले लेखेको कुराहरूमा के विश्वास गर्‍यो ?
 - a. Titus 1:2 क. तीतस १ : २
 - b. Revelation 22:18-19 ख. यूहन्ना १६ : १३-१५
 - c. Romans 15:14 ग. रोमी १५ : १४
5. In your own words, write a personal statement expressing what you believe about the Bible's authority.
५. बाइबलको अधिकारको सम्बन्धमा आफ्नै शब्दमा आफ्नो विचारहरू लेख्नुहोस् ।

Foundation of Faith - विश्वासको जगहरु

SESSION 2: The Deity and Mission of Jesus

सेसन २ : येशूको ईश्वरत्व र काम

INTRODUCTION परिचय

We've talked about the Bible being the Word of God, and we talked about the Trinity: God the Father, God the Son, and God the Holy Spirit. I want to move on now to another central truth of Christianity: We believe in the virgin birth and the deity of Jesus Christ. हामीले बाइबल परमेश्वरको वचन हो भन्ने बारेमा र पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर अर्थात् त्रिएकको विषयमा पनि कुरा गर्नुपर्छ । अब म इसाईमतको अर्को केन्द्रिय सतयको विषयमा कुरा गर्न चाहन्छु , हामी कन्यबाटको उहाँको जन्म र उहाँको ईश्वरत्वको विश्वास गर्दछौं ।

We are going to look at several Scriptures that talk about the preexistence of Jesus Christ: that He preexisted as God the Son. हामी येशू ख्रीष्ट पहिला देखि पुत्र परमेश्वरको रूपमा हुनुहुन्थ्यो भन्ने विषयमा धेरै धर्मशास्त्रका खण्डहरु हेर्नेछौं ।

“Who has ascended into heaven, or descended? Who has gathered the wind in his fists? Who has bound the waters in a garment? Who has established all the ends of the earth? What is his name, and what is his son's name, if you know?” (Proverbs 30:4)

“स्वर्गसम्म उक्लेको छ र तल ओर्लेर को आएको छ ? कसले बतासलाई आफ्नो मुट्टीमा बटुलेको छ ? कसले पानीलाई आफ्नो खास्टोमा पोको पारेर राखेको नाउँ के हो र उहाँको पुत्रको नाउँ के हो ? यदि तँलाई थाहा छ भने मलाई भन् ।” (हितोपदेश ३० : ४)

Now the answer to these questions obviously is God. God has established all the ends of the earth. But it asks an interesting question: What is His Son's name? God has a Son. अब यी प्रश्नहरुको स्पष्ट जवाफ चाहिँ परमेश्वर नै हुनुहुन्छ । परमेश्वरले नै पृथ्वीको चारै कुना स्थापना गर्नुभयो तर यसमा चाखलाग्दो प्रश्न सोधिएको छ : उहाँको पुत्रको नाउँ के हो ? परमेश्वरको एक जना पुत्र हुनुहुन्छ ।

LESSON OUTLINE पाठको मुख्य बुँदाहरु

I. THE DEITY OF JESUS येशूको ईश्वरत्व

- A. The Bible claims that Jesus existed as God the Son long before He was born of the Virgin Mary (Proverbs 30:4; Micah 5:2; Matthew 2:6). क. बाइबलले येशू कन्य मरियमबाट जन्मनु भन्दा अगाडि नै उहाँ पुत्र परमेश्वरको रूपमा अस्तित्वमा रहनु भएको कुरा दाबी गर्दछ । (हितोपदेश ३० : ४, मीका ५ : २, मत्ती २ : ६)
- B. Jesus was fathered by God and born of a virgin (Matthew 1:18-25; Luke 1:31-35). ख. येशूको पिता चाहिँ परमेश्वर हुनुहुन्थ्यो र एक कन्यबाट जन्मनुभयो (मत्ती १ : १८-२५, लूका ३१ : ३५) ।

1. Jesus is more than a good man, a prophet, or a leader. He was, is, and always will be: the eternal Son of God. १. येशू एक असल व्यक्ति, अगमवक्ता वा अगुवा मात्र हुनुहुन्न । उहाँ हुनुहुन्थ्यो, हुनुहुन्छ र सधैं हुनुहुनेछ, परमेश्वरको अनन्त पुत्र ।
 2. God Himself took on flesh (John 1:1-2, 14). २. परमेश्वर स्वयंले देह धारण गर्नुभयो (यूहन्ना १ : १-२, १४)
- C. Jesus claimed to be God. Jesus called Himself by the name God gave for Himself: "I AM" (John 8:57-58; Exodus 3:13-14). ग. येशूले परमेश्वर हुँ भनी दावी गर्नुभयो । येशूले आफूलाई परमेश्वर भनी भन्नुभयो : "म हुँ" (यूहन्ना ८ : ५६-५८, प्रस्थान ३ : १३-१४) ।
- D. Jesus' deity is the central truth of Christianity (John 8:23-24).
घ. येशूको ईश्वरत्व नै ईसाइमतको केन्द्रिय सत्यता हो (यूहन्ना ८ : २३-२४) ।

II. JESUS' MISSION - II. येशूको काम

- Jesus had to come to earth because humankind had become separated from God and was in a fallen, sinful state. As humans, we were totally incapable of redeeming ourselves. Christianity is God reaching down to humans; it is God identifying with the human race. मानव जाति परमेश्वर देखि अलग भएको कारणले र पतन भएको पापी भएको कारणले येशू यस पृथ्वीमा आउनुभयो । हामी मानिस भएको कारणले हामी आफैले आफैलाई उद्धार गर्न असमर्थ छौं ईसाइमन भनेको चाहिँ परमेश्वर स्वयं मानव जाति कहाँ तल आउनु हो र परमेश्वरले आफैलाई मानव जातिसँग परिचित गराउनु हो ।
- A. God created humans in His own image - क. परमेश्वरले मानिसलाई आफ्नै प्रतिरूपमा बनाउनुभयो ।
- He made them pure and holy. He gave them freedom of choice. (Genesis 1:21-27) उहाँले तिमीहरूलाई शुद्ध र पवित्र बनाउनुभयो । उहाँले तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिनुभयो । (उत्पत्ति १ : २१-२७)
- B. Sin separated humans from God. - ख. पापले मानिसलाई परमेश्वर देखि अलग गरायो ।
1. Adam and Eve died spiritually when they rebelled against God's Word. (Genesis 2:16-17; 3:1-6) १. जब आदम र हव्वाले परमेश्वरको वचनको विरुद्धमा विद्रोह गरे तब उनीहरू आत्मिक रूपमा गरे । (उत्पत्ति २ : १६-१७, ३ : १-६)
 2. Adam and Eve's sin affected the whole world; we now live in a fallen world. २. आदम र हव्वाको पापले सारा संसारलाई प्रभाव पार्‍यो, आज हामी पतित संसारमा जिउँछौं ।
 - Humankind is separated from God (Romans 5:12).
मानव जाति परमेश्वर देखि अलगिएको छ । (रोमी ५ : १२)
 3. Every person is guilty of sin and stands in danger of God's judgment. (Romans 3:19, 23) ३. हरेक व्यक्ति पापको दोषी छ र परमेश्वरको न्यायको खतरामा खडा हुन्छ । (रोमी ३ : १९, २३)
 - a. God created us to have fellowship with Him, but sin and rebellion separated us from God. क. परमेश्वरले हामीलाई उहाँसँग संगति गर्नको लागि बनाउनुभयो तर पाप र विद्रोहले हामीलाई परमेश्वरबाट अलग गरायो ।

b. God made a way to restore that relationship.

ख. परमेश्वरले फेरि त्यो संगतिलाई पुर्नस्थापन गर्ने बाटो बनाउनुभयो ।

C. Jesus came to earth to give His life as a sacrifice for humanity, so that He could bring us to God (1 Corinthians 15:21-22). ग. येशू यस संसारमा मानव जातिको निमित्त बलिदान हुनको लागि आउनुभयो ताकि उहाँले हामीलाई परमेश्वर कहाँ लान सकौं (१कोरिन्थी २१ : २२)

1. The only way to be saved from spiritual death is to be in Christ. We must trust Jesus to forgive our sins and rescue us from our fallen state.

१. आत्मिक मृत्युबाट उद्धार पाउने एक मात्र बाटो चाहिँ येशू हुनुहुन्छ हाम्रो पापको क्षमा पाउन र पतित अवस्थाबाट उद्धार पाउनको लागि हामीले येशूमा भरोसा राख्नु पर्दछ ।

2. God laid our sins on Jesus. He died on the cross as our substitute so that we might go free (2 Corinthians 5:17-21).

२. परमेश्वरले हाम्रो पाप येशू माथि थुपारिदिनुभयो । हामी स्वतन्त्र हुन सकौं भनी उहाँ हाम्रो सट्टामा क्रुसमा मर्नुभयो । (२कोरिन्थी ५ : १७-२१) ।

GROUP DISCUSSION - सामूहिक छलफल

1. Share your thoughts from the introduction section. What names, titles, or words from the lesson would you add to your list?

१. परिचयको खण्डबाट आफ्नो विचारहरु बाँड्नुहोस् । त्यस पाठबाट नामहरु, शिर्षकहरु व शब्दहरु तपाईंको सुचीमा थप्न चाहनुहुन्छ ?

2. What claims did Jesus make about Himself in the following passages?

२. तलको अनुच्छेदहरुमा येशूले आफ्ना विषयमा दावी गर्नुभएको छ ?

a. John 3:13-18 क. यूहन्ना ३ : १३-१८

b. John 4:25-26 ख. यूहन्ना ४ : २५-२६

c. John 5:18 ग. यूहन्ना ५ : १८

d. John 8:48-59 घ. यूहन्ना ८ : ४८-५९

e. John 14:6 ङ. यूहन्ना १४ : ६

3. What claims did Jesus' followers make about Him in the following passages?

३. तलका खण्डहरुमा उहाँको विषयमा येशूका चेलाहरुले के कस्ता दावीहरु गरेका छन् ?

a. John 1:26-34 क. यूहन्ना १ : २६-३४

b. Acts 4:8-12 ख. प्रेरित ४ : ८-१२

c. Colossians 1:15-20 ग. कलस्सी १ : १५-२०

d. 1 Peter 3:22 घ. १पत्रुस ३ : २२

4. Pray for each other. Thank God for Jesus and His salvation.

४. एक अर्काका लागि प्रार्थना गर्नुहोस् । परमेश्वरलाई येशूको लागि र मुक्तिको धन्यवाद दिनुहोस् ।

SELF-STUDY स्व: अध्ययन

1. Memorize John 1:1 - १. यूहन्ना १ : १लाई कण्ठ गर्नुहोस् ।
2. How does each of the following passages describe the mission of Jesus?
२. तलका खण्डहरुले येशूको कामको विषयमा कसरी वर्णन गरेका छ ?
 - a. Matthew 20:28 क. मत्ती २० : २८
 - b. Luke 19:10 ख. लूका १९ : १०
 - c. John 5:30; 6:38 ग. यूहन्ना ५ : ३०, ७ : ३८
 - d. John 10:10 घ. यूहन्ना १०: १०
3. Summarize Romans 5:6-8 in your own words.
३. रोमी ५ : ६-८ सम्मलाई आफ्नै शब्दहरुमा संक्षेपमा लेख्नुहोस् ।

FOUNDATION OF FAITH विश्वासका जगहरु

SESSION 3: Salvation, Heaven and Hell, and Christ's Return

सेसन ३ : मुक्ति, स्वर्ग र नरक र ख्रीष्टको पुनराआगमन

INTRODUCTION परिचय

We ended last session by sharing what God has done to redeem mankind to Himself. He sent His only begotten Son to be a ransom for us. The Bible says there is no other means of salvation. Religion does not save people. Religious works do not save people. हामीले यो भन्दा अघिको पाठमा परमेश्वरले मानवजातिलाई छुटकारा दिनको लागि के गर्नु भएको थियो भन्ने कुरामा छलफल/बाँडचुँड गरी सकेका छौं । हाम्रो छुटकाराको लागि उहाँले आफ्नो एकमात्र पुत्रलाई पठाउनुभयो । बाइबलले बताउँदछ कि मुक्ति पाउनको लागि अरु कुनै उपाय छैन । धर्मले मानिसलाई बचाउन सक्दैन । धार्मिक कार्यहरूले मानिसलाई बचाउँदैन ।

Faith in the Son of God does save people. परमेश्वरको पुत्रमा गरेको विश्वासले मानिसलाई बचाउँदछ ।

Look with me at John 14:6. “Jesus said to him, ‘I am the way, the truth, and the life: no one comes to the Father, except through me.’” मसँग यूहन्ना १४ : ६ हेर्नुहोस् । “येशूले तिनीहरूलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।”

Jesus said He was the way, the truth, and the life. And He said no one comes to the Father, except through Him. If we believe anything that Jesus said, we must believe that. There are not many ways to God. There is one way to God: through Jesus Christ. येशूले भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ र उहाँले यो पनि भन्नुभयो, उहाँद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन । यदि हामीले येशूले भन्नु भएको कुनै कुरामा विश्वास गर्छौं भने हामीले त्यसमा विश्वास गर्नुपर्छ । परमेश्वरकहाँ जानलाई यहाँ धेरै बाटोहरू छैन परमेश्वरकहाँ जाने एउटै बाटो छ : येशू ख्रीष्टद्वारा ।

LESSON OUTLINE - पाठको मुख्य बुँदाहरु

I. SALVATION BY GRACE THROUGH FAITH - १. अनुग्रहबाट विश्वासद्वारा उद्धार

- According to Romans 3:19, the whole world stands guilty before God. Sin separates humanity from God, leaving us no hope of saving ourselves from sin. God redeemed humankind by sending His Son to die for our sin. There is no other way to be saved. (John 14:6; Acts 4:12) रोमी ३ : १९ अनुसार सारा संसार परमेश्वरको अगि जवाफदेही हुनुपर्छ । पापले मानवजातिलाई परमेश्वरदेखि अलग गराउँदछ, हामी आफैमा पापबाट छुटकारा पाउने कुनै आशा छैन । परमेश्वरले हाम्रो पापको खातिर आफ्नो पुत्रलाई कुसमा मर्नको लागि पठाएर मानवजातिलाई छुटकारा दिनुभयो । उद्धार पाउनको लागि यहाँ अरु कुनै बाटो छैन । (यूहन्ना १४ : ६, प्रेरित ४ : १२)

A. Jesus provides salvation by grace through faith (Ephesians 2:8-9).

क. अनुग्रहबाट विश्वासद्वारा येशूले उद्धार दिनुहुन्छ (एफिसी २ : ८-९)

1. God gives salvation. You cannot earn it. No one is good enough because no one is perfect (Romans 3:23; Acts 10:1-6). १. परमेश्वरले उद्धार दिनुहुन्छ । तपाईंले कमाउन सक्नुहुन्न । कोही पनि एकदम असल छैन किनकि कोही पनि सिद्ध छैन । (रोमी ३ : २३, प्रेरित १० : १-५) ।

2. People are saved by believing God's Word. (Acts 11:13-14; Romans 10:1; 1 Corinthians 1:21) २. परमेश्वरको वचनमा विश्वास गरेर मानिसहरु बाँचेका छन् । (प्रेरित ११ : १३-१४, रोमी १० : १, १ कोरिन्थी १ : २१)

B. We must receive Christ's free salvation. ख. हामीले ख्रीष्टको सित्तैको उद्धार प्राप्त गर्नेपर्छ ।

1. Repentance precedes faith (Mark 1:15; Luke 24:46-47). Jesus wants Christians to teach others two things: १. पश्चतापले विश्वासलाई पुर्वागामी गर्दछ । मानिसहरुले दुईवटा कुरा सिकाएको येशू चाहनुहुन्छ ।

a. Repentance and forgiveness of sins (Acts 2:36-38) क. पापको पश्चताप र क्षमा (प्रेरित २ : २६-३८)

b. Repentance is an inward change of heart resulting in an outward change of behavior. ख. पश्चताप हृदयको आन्तरिक परिवर्तन हो, परिणाम बाहिरीको व्यवहार परिवर्तन हो ।

2. Exercise faith through confession (Romans 10:9-10; John 3:3-5). When a person confesses his faith in Jesus as Lord, the Holy Spirit regenerates the spirit of that person. The Bible calls this "being saved" or becoming "born again." २. पाप स्वीकारद्वारा विश्वासको अभ्यास (रोमी १० : ९-१०, यूहन्ना ३ : ३-५) । जब कुनै व्यक्तिले विश्वासद्वारा येशूलाई प्रभु भनी स्वीकार गर्छ, पवित्र आत्माले त्यो व्यक्तिको आत्मामा नयाँ जीवन हालिदिनुहुन्छ । बाइबलले यसलाई "बचाइएको" अथवा "फेरि जन्मेको" भनेर भन्दछ ।

3. Every person who is "born again" becomes a member of Christ's Church, which is called the Body of Christ (Acts 2:47). ३. नयाँ जन्म पाएका हरेक व्यक्ति ख्रीष्टको मण्डलीको सदस्य हुन्छ । जसलाई ख्रीष्टको शरीर भनेर भनिन्छ (प्रेरित २ : ४७) ।

II. HEAVEN AND HELL - २. स्वर्ग र नरक

A. Hell and those who will be there: - क. नरक र त्यहाँ हुनेहरु

1. Those who reject Jesus Christ and His free gift of salvation will go to Hell. १. येशू ख्रीष्ट र उहाँको मुक्तिको सित्तैको उपहारलाई इन्कार गर्नेहरु नरकमा जानेछन् ।

2. Hell was prepared for the devil and his angels, not for people (Matthew 25:41). २. नरक चाहिँ शैतान र उसको दूतहरुको लागि बनाइएको ठाउँ हो, मानिसहरुको लागि होइन (मत्ती २५ : ४१) ।

3. Hell is a place of fire and torment (Luke 16:22-24). ३. नरक चाहिँ आगो र कष्टको ठाउँ हो (लूका १६ : २२-२४) ।

4. No one escapes Hell once he arrives there. There is no changing your mind after death. ४. नरकमा पुगेपछि कोही पनि त्यहाँबाट भाग्न सक्दैन । मृत्युपछि, त्यहाँ आफ्नो विचारलाई परिवर्तन गर्ने मौका हुदैन ।

5. Hell (Hades) is a holding place for the lake of fire (Revelation 20:10, 14-15). ५. नरक (पातल) चाहिँ आगोको भट्टीको लागि बनाएको ठाउँ हो ।

B. Heaven and those who will be there: स्वर्ग र त्यहाँ हुनेहरू :

- Heaven awaits those who have received Jesus into their hearts. (Ephesians 3:14-15; John 3:16; Luke 16:22-26) जसले येशूलाई हृदयमा ग्रहण गरेको छ उनीहरूलाई स्वर्गले पर्खिन्छ ।

III. CHRIST'S RETURN ३. ख्रीष्टको आगमन

A. The Bible declares "the blessed hope," Jesus, will return to gather all His people to heaven (1 Thessalonians 4:16-18; 1 Corinthians 15:51-53). क. बाइबलले अनुग्रही आशाको घोषणा गर्दछ, येशू आफ्ना सम्पूर्ण मानिसहरूलाई जम्मा गरी स्वर्गमा ज्ञानको लागि आउनुहुनेछ । (१ थेसलोनिकी ४ : १६-१८, १ कोरिन्थी १५ : ५१-५३) ।

B. Christ will reign for a thousand years (Revelation 19:11-16; 20:1-4). ख. ख्रीष्टले हजार वर्ष राज गर्नुहुनेछ (प्रकाश १९ : ११-१६, २० : १-४) ।

C. In the end, God will build a new heaven and a new earth. Christians will live with God in this new world (Revelation 21:1, 10-11; 21:21-27; 22:1-7). ग. अन्तमा परमेश्वरले नयाँ स्वर्ग र नयाँ पृथ्वी बनाउनुहुनेछ । ईसाइहरू परमेश्वरसँग यस नयाँ संसारमा बस्नेछ (प्रकाश २१ : १, १०-११, २१ : २१-२७, २२ : १-७) ।

GROUP DISCUSSION - सामूहिक छलफल

1. Each person share at least one idea from the lesson that impacted your heart or mind.

१. हरेक व्यक्तिले पाठबाट आफ्नो हृदयलाई वा मनलाई छोएको कम्तीमा एउटा कुरा बाँड्नुहोस् ।

2. What do these Scriptures tell us about faith?

२. धर्मशास्त्रका यी खण्डहरूले विश्वासको बारेमा के भन्दछ ?

a. Romans 10:17 - क. रोमी १० : १७

b. John 1:12 - ख. यूहन्ना १ : १२

c. John 3:16 - ग. यूहन्ना ३ : १६

d. Hebrews 11:1-6 - घ. हिब्रु ११ : १-६

3. Discuss what happened to the people in the following examples when they believed. What did their faith lead them to do? ३. तल दिइएका उदाहरणहरु अनुसार जब उनीहरुले येशूमा विश्वास गरे तब उनीहरुको जीवनमा के भयो ? छलफल गर्नुहोस् । उनीहरुको विश्वासले उनीहरुलाई के गर्न लगायो ?

a. Acts 2:36-47 - क. प्रेरित २ : ३६-४७

b. Acts 8:4-13 - ख. प्रेरित ८ : ४-१३

c. Acts 16:22-34 - ग. प्रेरित १६ : २२-३४

4. What does Peter say about the new heaven and the new earth (2 Peter 3:8-13)?

४. पत्रुसले नयाँ स्वर्ग र नयाँ पृथ्वीको बारेमा के भन्यो ? (२ पत्रुस ३ : ८-१३) ।

5. Pray for each other. Thank God for salvation through Jesus and for the promise of eternal life with Him in the new heaven and earth.

५. एक-अर्काको लागि प्रार्थना गर्नुहोस् । येशू ख्रीष्टद्वारा मुक्ति दिनुभएको लागि र नयाँ स्वर्ग र नयाँ पृथ्वीमा ख्रीष्ट येशूसँगै अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको लागि परमेश्वर पिता, तपाईंलाई धन्यवाद ।

SELF-STUDY - स्व : अध्ययन

1. Memorize Ephesians 2:8-9. - १. कण्ठ गर्ने पद - एफिसी २ : ८-९ ।

2. According to Galatians 2:15-16, how is a person justified or declared right before God? २. गलाती २ : १५-१६ अनुसार कसरी एक जना व्यक्तिको न्याय गरिन्छ वा परमेश्वरको अधि सत्यताको घोषण गरिन्छ ?

3. What does Jesus promise His disciples in John 14:1-4? ३. यूहन्ना १४ : १-४ मा येशूले आफ्ना चेलाहरुलाई के प्रतिज्ञा गर्नुभएको छ ?

4. Read Revelation 21-22. Make a list of some of the wonders of the new heaven and earth. ४. प्रकाश २१ र २२ अध्याय पढ्नुहोस् र नयाँ स्वर्ग र नयाँ पृथ्वीको केही आश्चर्य पूर्ण कुराहरु बुँदागत रूपमा लेख्नुहोस् ।

FOUNDATIONS OF FAITH – विश्वासका जगहरु

SESSION 4: The Person and Work of the Holy Spirit

सेसन ४ : पवित्र आत्माको व्यक्तित्व र काम

INTRODUCTION - परिचय

Jesus spent much time teaching about the Holy Spirit. Every believer in Jesus Christ should be familiar with His ministry. When Jesus talked about the Holy Spirit, He always referred to Him as a person. He never referred to Him as an object or some sort of a force. येशूले धेरै जसो समय पवित्र आत्माको बारेमा सिकाउँदै विताउनुभयो । हरेक विश्वासी येशू ख्रीष्टमा उहाँको सेवकाईसँग परिचित हुनुपर्दछ । जब येशूले पवित्र आत्माको बारेमा बोल्नुभयो, उहाँले पवित्र आत्मालाई सबै एक व्यक्तिको रूपमा देखाउनु भएको छ । उहाँले पवित्र आत्माले कहिल्यै पनि एउटा वस्तु वा शक्तिको रूपमा देखाउनु भएको छैन ।

The Holy Spirit is grieved when we don't realize He is a person. He is not here just to do things for us, but He is a person to be recognized. The Bible even speaks of having fellowship with the Holy Spirit (2 Corinthians 13:14). जब हामीले पवित्र आत्मा एउटा व्यक्तिको रूपमा महशुस गर्दैन त्यति खेरि उहाँ दुःखित भएको हुन्छ । उहाँ खाली हाम्रो लागि कुनै कुरा गरिदिनलाई मात्र यहाँ हुनुहुन्छ, तर उहाँ एउटा व्यक्तिको रूपमा परिचित हुनको लागि हुनुहुन्छ । बाइबलले अझ पवित्र आत्मासँगको संगति हुनेबारे बताउँदछ । (१ कोरिन्थी १३ : १४)

God dwells in the Christian by the Holy Spirit. It is important to know the Holy Spirit. परमेश्वर ईसाइहरुभित्र पवित्र आत्माद्वारा वास गर्नुहुन्छ । पवित्र आत्मालाई चिन्नु महत्वपूर्ण छ ।

LESSON OUTLINE - पाठको मुख्य बुँदाहरु :

I. THE PERSON AND WORK OF THE HOLY SPIRIT - पवित्र आत्माको व्यक्तित्व र काम

A. Jesus and the New Testament writers refer to the Holy Spirit as a person.

क. येशू र नयाँ करारका लेखकहरुले पवित्र आत्मालाई एक व्यक्तिको रूपमा देखाएको छ ।

1. They use “He” and “Him,” never “it.”

१. उहाँ उनीहरुले पवित्र आत्मालाई कहिल्यै पनि “यो” भन्ने शब्द प्रयोग गरेन तर उनीहरुले “उहाँ” भन्ने शब्द प्रयोग गरे ।

2. The Holy Spirit is a person (John 14:15-18, 26).

२. पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ (यूहन्ना १४ : १५-१८, २६) ।

B. Jesus promised to send the Holy Spirit to be with us and to do Christ's work.

ख. येशूले पवित्र आत्मालाई हामीसँग रहन र ख्रीष्टको काम गर्नको लागि पठाउने प्रतिज्ञा गर्नुभयो

1. The way Jesus was going to come back to the disciples was in the person of the Holy Spirit. १. चेलाहरु कहाँ येशू पवित्र आत्माको रूपमा आउने वाला थियो ।

• He said that the Holy Spirit would come in His place, represent Him, and act on His behalf. उहाँले भन्नुभयो कि पवित्र आत्मा उहाँको ठाउँमा, उहाँको प्रतिनिधित्व गर्न र उहाँको सट्टामा आउनुहुन्छ ।

2. In His last message to His disciples before His crucifixion, Jesus taught about the coming Holy Spirit and His ministry (John 16:7-16). उहाँको कृसीकरण हुनु भन्दा अगाडि उहाँको चेलाहरुलाई उहाँले दिनुभएको अन्तिम सन्देशमा येशूले पवित्र आत्माको आगमन र उहाँको सेवकाईको बारेमा सिकाउनुभयो । (यूहन्ना १६ : ७-१६)

a. The Holy Spirit will convict the world of sin, righteousness and judgment.

क. पवित्र आत्माले संसारको पाप, धार्मिकता र न्यायको देखाउनुहुनेछ ।

b. The Holy Spirit will show you things to come.

ख. पवित्र आत्माले तपाईंलाई आउने कुराहरुको बारेमा देखाउनुहुन्छ ।

c. The Holy Spirit will guide you.

ग. पवित्र आत्माले तपाईंलाई डोऱ्याउने हुनेछ ।

d. The Holy Spirit will impart the wisdom of God into your heart.

घ. पवित्र आत्माले परमेश्वरको बुद्धिलाई तपाईंको हृदयमा भरि दिनुहुनेछ ।

C. Jesus promised the Holy Spirit would be in you.

ग. पवित्र आत्मा तिमिहरु भित्र हुनुहुनेछ भन्ने प्रतिज्ञा येशूले गर्नुभयो ।

1. Jesus lives in your heart through the Holy Spirit (John 14:17).

१. येशू पवित्र आत्माद्वारा तपाईंको हृदयमा बस्नुहुन्छ । (यूहन्ना १४ : १७)

2. The Holy Spirit causes a person to be born again. No one can be saved without the Holy Spirit living in them. २. पवित्र आत्माले एउटा व्यक्तिलाई फेरि नयाँ गरी जन्मिन लगाउनुहुन्छ । पवित्र आत्मा तिमिहरुकम बास नगर्नु भएसम्म कसैले उद्धार पाउन सक्दैन ।

3. In this promise, Jesus not only referred to the new birth, but also to the baptism of the Holy Spirit (or being filled with the Holy Spirit). ३. यो प्रतिज्ञामा येशूलाई केवललाई नयाँ जन्मलाई मात्रै देखाउनु भएको छैन, तर पवित्र आत्माको बप्तिस्मालाई पनि (अथवा पवित्र आत्मामा भरिने बारे) देखाउनु भएको छ ।

II. BAPTISM IN THE HOLY SPIRIT - पवित्र आत्मामा बप्तिस्मा

• Baptism in the Holy Spirit is an experience subsequent to salvation that is available to every child of God.

पवित्र आत्मा बप्तिस्मा उक्त अनुभव हो जुन परमेश्वरको सबै सन्तहरुका लागि उपलब्ध छ ।

A. Jesus taught about two experiences of the Holy Spirit.

क. येशूले पवित्र आत्माको दुईवटा अनुभवहरुको बारेमा सिकाउनुभयो ।

1. Salvation (John 4:13-14) - १. मुक्ति (यूहन्ना ४ : १३-१४)

a. The work of the Holy Spirit in salvation is like a well of water.

क. मुक्तिमा पवित्र आत्माको कार्यचाहिँ ईनारको पानी जस्तै हो ।

b. He sustains life. He lives within us, always present, as a reservoir of help.

ख. उहाँले जीवन दिनुहुन्छ । एक सहायता गर्ने व्यक्तिको रूपमा उहाँ हामीभित्र वास गर्नुहुन्छ र सधैं हाजिर हुनुहुन्छ ।

2. Holy Spirit Baptism (John 7:37-39) - २. पवित्र आत्माको बप्तिस्मा (यूहन्ना ७ : ३७-३९)

a. Jesus promised an experience that would come after His resurrection and ascension. He compared it to rivers of water. This is the supernatural power of the Spirit flowing out of the Christian's life.

क. उहाँको पुनरुत्थान र स्वर्गरोहण पछि येशूले एक प्रकारको अनुभव आउने छ भन्ने प्रतिज्ञा गर्नुभयो । उहाँले यसलाई नदीहरुको पानीसँग तुलना गर्नुभयो । योचाहिँ ईसाईहरुको जीवनबाट प्रवाह हुने पवित्र आत्माको अलौकिक शक्ति हो ।

b. Anyone who thirsts can be filled with both the wellspring and the rivers.

(John 4:14; 7:38)

ख. हरेक जो तिर्खाउँछ, तिनीहरु सबै इनार र नदीका मूलहरुबाट तृप्त हुनेछन् ।

c. Jesus takes away the sin of the world, and He also baptizes in the Holy Spirit.

(John 1:29, 32-33)

ग. येशू संसारको पापलाई लैजानुहुन्छ, र उहाँले पवित्र आत्मामा पनि बप्तिस्मा दिनुहुन्छ । (यूहन्ना १ : २९, ३२-३३)

d. I trust in Jesus for my salvation, and I trust Him for a second work: the filling of the Holy Spirit.

घ. म मेरो मुक्तिको निम्ति येशूमा भरोसा गर्छु र म उहाँलाई दोस्रो कार्यको निम्ति भरोसा गर्छु : पवित्र आत्माको भरि भराउको निम्ति ।

B. Jesus promised Holy Spirit Baptism (Acts 1:4-5).

ख. येशूले पवित्र आत्माको बप्तिस्माको प्रतिज्ञा गर्नुभयो । (प्रेरित १ : ४-५)

- God fulfilled this promise on the day of Pentecost (Acts 2:1-4). God came to dwell in them through His Holy Spirit. परमेश्वरले यो प्रतिज्ञालाई पेन्तिकोसको दिलमा पूरा गर्नुभयो । परमेश्वर तिमीहरुमा वास गर्न उहाँको पवित्र आत्माद्वारा आउनुभयो

C. Five examples of Spirit Baptism in the book of Acts:

ग. प्रेरितको पुस्तकमा आत्माको बप्तिस्माको पाँचवटा उदाहरणहरु :

1. Pentecost (Acts 2:1-4) १. पेन्तिकोस (प्रेरित २ : १-४)

2. Cornelius' household (Acts 10:44-46) २. कर्नेलियसको घरना (प्रेरित १० : ४४-४६)

3. Disciples at Ephesus (Acts 19:1-2, 6) ३. एफिसीमा भएका चेलाहरु (प्रेरित १९ : २, ६)

4. Samaritans (Acts 8:5, 12, 14-17) ४. सामारीहरु (प्रेरित ८ : ५, १२, १४-१७)

5. Saul's conversion (Acts 9:17-18; 1 Corinthians 14:18)

५. शावलको परिवर्तन (प्रेरित ९ : १७-१८, १ कोरिन्थी १४ : १८)

D. Tongues demonstrates the filling of the Holy Spirit.

घ. अन्य भाषाहरुले पवित्र आत्माको भरिपूरिको अभिव्यक्ति गर्दछन् ।

1. Why tongues? १. अन्य भाषाहरु किन ?

a. I am speaking to God (1 Corinthians 14:2).

क. म परमेश्वरसँग बोलिरहेको हुन्छु । (१ कोरिन्थी १४ : २)

b. I am building up myself with power (1 Corinthians 14:4).

ख. म आफैलाई शक्तिद्वारा निर्माण गरिरहेको हुन्छु । (१ कोरिन्थी १४ : ४)

2. Other evidences of Spirit filling २. आत्माले भरिनुका अर्को प्रमाणहरु :

a. Power to witness (Acts 1:8) क. साक्षी दिनलाई शक्ति (प्रेरित १ : ८)

b. Boldness (Acts 4:8-13; 19:21) ख. सहासीपन (प्रेरित ४ : ८-१९, १९ : २१)

c. Singing and giving thanks (Ephesians 5:18-19) ग. गाएर र धन्यवाद दिएर (एफिसी ५ : १८-१९)

GROUP DISCUSSION: सामूहिक छलफल

Review the Scriptures you read in the Introduction to this lesson. What promises did Jesus make regarding the Holy Spirit in those passages?

१. यो पाठको परिचयमा तपाईंले पढ्नुभएको धर्मशास्त्रको खण्डहरुलाई दोहोर्याउनुहोस । ती अनुच्छेदहरुमा पवित्र आत्माको सम्बन्धमा येशूले के-के प्रतिज्ञाहरु गर्नुभएको छ ।

a. John 14:15-21 क. यूहन्ना १४ : १५-२१

b. John 14:25-26 ख. यूहन्ना १४ : २५-२६

c. John 15:26 ग. यूहन्ना १५ : २६

d. John 16:7-15घ. यूहन्ना १६ : ७-१५

2. In Acts 1:4-8, what instructions did Jesus give His disciples for receiving the Holy Spirit?

२. प्रेरित १ : ४-८मा, पवित्र आत्मालाई प्राप्त गर्नको लागि येशूले उहाँका चेलाहरुलाई के उपदेशहरु दिनुभयो ?

3. What steps were taken by the following people to receive the Holy Spirit?

३. निम्न व्यक्तिहरुद्वारा पवित्र आत्मालाई प्राप्त गर्नको लागि के के कदमहरु चाल्यो ?

a. Apostles (Acts 1:4, 12-13; 2) क. प्रेरितहरु (प्रेरित १ : ४, १२-१३, २)

b. Samaritans (Acts 8:12-17) ख. सामारीहरु (प्रेरित ८ : १२-१७)

c. Cornelius' household (Acts 10:1-3, 24-27, 44-46)

ग. कर्नेलियसको घरना (प्रेरित १० : १-३, २४-२६, ४४-४६)

d. Twelve men at Ephesus (Acts 19:1-6)

घ. एफिसीमा भएको बाह्राजना मानिसहरु (प्रेरित १९ : १-६)

SELF-STUDY - स्व : अध्ययन

1. Memorize John 4:13-14. १. कण्ठ गर्नुपर्ने यूहन्ना ४ : १३-१४

2. How can the Holy Spirit help you to pray?

२. कसरी पवित्र आत्माले तपाईंलाई प्रार्थना गर्नलाई सहायता गर्न सक्नुहुन्छ ?

3. Why do you think Jesus often called the Holy Spirit the Spirit of Truth? Why did He call Him the Counselor?

३. प्राय जसो येशूले पवित्र आत्मालाई सत्यको आत्मा भनेर किन भन्नुभएको होला ? किन उहाँलाई सल्लाहकार भन्नुएको होला ?

4. What three evidences of Spirit Baptism did Peter say were seen and heard on the day of Pentecost (Acts 2:1-4)?

४. पेन्तिकोसको दिनमा देखिएका वा सुनिएका आत्माको बप्तिस्माको तीनवटा प्रमाणहरु जो पत्रुसले उल्लेख गरेका छन् ती के-के हुन् ?